

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा
सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको



जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको
आर्थिक बर्ष २०७८।०७९ को चौथो त्रैमासिक (बैशाख देखि असार सम्म) को


स्वतः प्रकाशन प्रतिवेदन

PROACTIVE DISCLOSURE



नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय, सिन्धुली

२०७९ साउन ०१


सिन्धुली जिल्ला प्रशासन कार्यालय
जिल्ला प्रशासन अधिकारी



विषयसूची

| | | |
|-----|--|----|
| १. | निकायको स्वरूप र प्रकृति | १ |
| २. | जिल्ला प्रशासन कार्यालय सिन्धुलीको काम, कर्तव्य र अधिकार : | १ |
| ३. | निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण | २ |
| ३.३ | संगठन स्वरूप | २ |
| ३.४ | शाखागत कार्यविवरण | २ |
| ३.५ | कार्यरत कर्मचारीहरुको विवरण | ५ |
| ४. | निकायबाट प्रदान गरिने सेवा, शाखा, जिम्मेवार अधिकारीर सेवा प्राप्त गर्न लाग्ने दस्तुर | ५ |
| ५. | निर्णय गर्ने प्रक्रिया र अधिकारी | ७ |
| ६. | निर्णय उपर उजुरी सुन्ने अधिकारी | ७ |
| ७. | सम्पादन गरेको कामको विवरण | ८ |
| ८. | कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पद | ८ |
| ९. | ऐन, नियम, विनियम वा निर्देशिकाको सूची | ११ |
| १०. | आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण | ११ |
| ११. | सार्वजनिक निकायको वेभसाईट भए सोको विवरण | १४ |
| १२. | सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय | १४ |
| १३. | सूचनाहरु अन्य निकायबाट प्रकाशन भएको वा हुने भए सोको विवरण | १४ |



१. निकायको स्वरूप र प्रकृति

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ५ ले जिल्लाको सामान्य प्रशासन संचालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे अनुसार सिन्धुली जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयको स्थापना भएको हो। जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धनको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको प्रमुख उद्देश्य रही आएको छ। यसका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रूपमा रही सार्वजनिक सेवा वितरण लाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गर्ने समेतका उद्देश्यहरु रहेका छन्।

२. जिल्ला प्रशासन कार्यालय सिन्धुलीको काम, कर्तव्य र अधिकार :

स्थानीय प्रशासन ऐन, २०२८ लगायत अन्य कानूनी व्यवस्था तथा नियम निर्देशनहरु अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुलीको मुख्य मुख्य काम, कर्तव्य र अधिकार देहाय अनुसार रहेका छन्।

- जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम राख्ने;
- आन्तरिक सुरक्षा सम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रमको कार्यान्वयन;
- हातहतियार र खरखजानाको इजाजत सम्बन्धी सिफारिस र नियन्त्रण; विस्फोटक पदार्थ सिफारिस र नियमन;
- विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमन;
- सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन;
- गैर सरकारी सङ्घ, संस्था दर्ता, नवीकरण र नियमन;
- स्थानीय प्रशासनको सञ्चालन;
- नागरिकता वितरण;
- बाल कल्याण तथा बाल अधिकारको संरक्षण;
- भ्रष्टाचार नियन्त्रण;
- कार्यालय निरीक्षण तथा अनुगमन;
- कल्याण धन र बेवारिसी धनको व्यवस्थापन;
- चिठ्ठा, जुवा आदिको नियन्त्रण;
- सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण;
- विपद् व्यवस्थापन;
- जिल्ला स्तरमा सार्वजनिक उत्सव;
- मुआब्जा निर्धारण तथा वितरण;
- पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस;
- राष्ट्रिय परिचयपत्र
- जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पत्तिको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने;
- राहदानी वितरण
- लागू औषध नियन्त्रण र प्रशासन;
- जिल्ला स्थित कारागारको व्यवस्थापन;
- जिल्ला भित्र बजार अनुगमन, नियमन तथा नियन्त्रण;
- द्वन्द्व प्रभावितको पहिचान तथा राहत वितरण
- निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन;
- जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग;
- राष्ट्रिय अनुसन्धानसँगको समन्वय सूचना सङ्कलन र विश्लेषण;
- जिल्लामा सञ्चालित विकास निर्माण कार्यामा सहयोग र समन्वय।
- कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारवाही र किनारा गर्ने।
- सरकारी वा सार्वजनिक जग्गामा घर बनाएमा रोकका गर्ने र भत्काउने।
- जिल्ला भित्रको सार्वजनिक पार्टी, पौवा, धारा, कुवा, सत्तल, मन्दिर, धर्मशाला आदिको लागत राख्ने।
- भारतीय सेनामा कार्य गरी निवृत्त भएका व्यक्ति तथा तिनीहरुको परिवारको नाम थर उमेर फरक परेको विषयमा शिफारीश लगाएत अन्य शिफारीश सम्बन्धी कार्य गर्ने।
- नावालक परिचयपत्र




३. निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण

जिल्ला शासन कार्यालय सिन्धुलीको स्वीकृत संगठन संरचना कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रा.प. द्वितीय श्रेणीको स.प्र.जि.अ. -१, रा.प. तृतीय श्रेणीका प्रशासकीय अधिकृत -२ लगायत विभिन्न सेवा, समूह र श्रेणीका गरी कुल २७ जना कर्मचारीहरूको दरवन्दी रहेकोछ।

| सि.नं. | पद | श्रेणी | सेवा/समूह | स्वीकृत दरवन्दी | पदपूर्ती | रिक्त |
|--------|-----------------------------|------------------|-----------------|-----------------|----------|-------|
| १ | प्रमुख जिल्ला अधिकारी | रा.प.प्रथम | प्रशासन/सा.प्र. | १ | १ | - |
| २ | सहायक प्रमुख जिल्ला अधिकारी | रा.प.द्वितीय | प्रशासन/सा.प्र. | १ | १ | - |
| ३ | प्रशासकीय अधिकृत | रा.प.तृतीय | प्रशासन/सा.प्र. | २ | २ | - |
| ४ | नायव सुब्बा | रा.प.अनं प्रथम | प्रशासन/सा.प्र. | ७ | ३ | ४ |
| ५ | लेखापाल | रा.प.अनं प्रथम | प्रशासन/लेखा | १ | १ | - |
| ६ | कम्प्यूटर अपरेटर | रा.प.अनं प्रथम | विविध | २ | १ | १ |
| ७ | खरिदार | रा.प.अनं द्वितीय | प्रशासन/सा.प्र. | ४ | २ | २ |
| ८ | हलुका सवारी चालक | श्रेणीविहीन | प्रशासन/सा.प्र. | २ | २ | - |
| ९ | कार्यालय सहयोगी | श्रेणीविहीन | प्रशासन/सा.प्र. | ७ | ७ | - |
| | जम्मा | | | २७ | २० | |

३.३ संगठन स्वरूप

जिल्ला प्रशासन कार्यालय सिन्धुलीको स्वीकृत संगठन स्वरूप देहाय अनुसार रहेको छ।



३.४ शाखागत कार्यविवरण

स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखाबाट सम्पादन हुने कार्यहरू

१. नेपाली नागरिकका १६ वर्ष उमेर नपुगेका सन्तानलाई नावालक परिचयपत्र तयारी, व्यवस्थापन र वितरण गर्ने।

२. कर्मचारीहरूको अभिलेख व्यवस्थापन तथा अद्यावधिक गर्ने।
३. कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कार्यको व्यवस्थापन गर्ने।



४. प्रचलित कानून बमोजिम दुबै नाम, थर भएको व्यक्ति एकै व्यक्ति भएको व्यहोरा प्रमाणित गर्ने।
५. कर्मचारीहरूको नियुक्ति, पदस्थापन तथा सिफारिश सम्बन्धी कार्यको व्यवस्थापन गर्ने।
६. प्रक्रिया पूरा भई आएका निवेदन उपर प्रचलित कानूनबमोजिम सिफारिश गर्ने।
७. दलित, जनजाति तथा मधेशी प्रमाणितका लागि सम्बन्धित निकायबाट सिफारिश भई आएमा सोको प्रमाणित गर्ने।
८. शान्ति सुरक्षा सम्बन्धी विषयहरूमा आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने।
९. सुरक्षा निकाय, अदालत, संवैधानिक निकायहरूबाहेक सबै सरकारी तथा अर्ध-सरकारी कार्यालयहरूको निरीक्षण, अनुगमन र नियमनसम्बन्धी कार्य गर्ने।
१०. संस्था दर्ता ऐन, २०३४ बमोजिम रीत पुगेका निवेदन उपर प्रारम्भिक कारवाही गरी संस्था दर्ता, नविकरण, विधान प्रमाणित सम्बन्धी कार्य गर्ने।
११. बजार अनुगमन, आपूर्ति व्यवस्था र अत्यावश्यक सेवा सञ्चालन सम्बन्धमा आवश्यक सहयोग गर्ने।
१२. संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका संघ संस्थाहरूको अनुगमन गर्ने।
१३. विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
१४. कार्यालयका अन्य भैपरी आउने कार्यहरू गर्ने गराउने।
१५. कर्मचारी प्रशासनसँग सम्बन्धित अन्य विविध कार्यहरू गर्ने।

नागरिकता तथा प्रतिलिपि शाखाबाट सम्पादन हुने कार्यहरू

१. नेपाली नागरिकता १६ वर्ष उमेर पूरा भएका सन्तानलाई प्रचलित कानून निर्देशिका बमोजिम नेपाली नागरिकताको प्रमाणपत्रका लागि प्रमाण हेरी सनाखत गराई नेपाली नागरिकताको प्रमाणपत्र तयारी, व्यवस्थापन र वितरण गर्ने।
२. वैवाहिक अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्रका लागि प्रचलित कानून र गृह मन्त्रालयबाट जारी निर्देशिका बमोजिम निर्णयार्थ पेश गर्ने र निर्णय पश्चात वैवाहिक अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र तयारी, व्यवस्थापन र वितरण गर्ने।
३. नेपाली नागरिकताको प्रमाणपत्रमा थर परिवर्तन, पतिको नाम, थर परिवर्तन र संशोधन गर्न प्रचलित कानून र गृह मन्त्रालयबाट जारी निर्देशिका बमोजिम निर्णयका लागि पेश गर्ने र निर्णय पश्चात नेपाली नागरिकता प्रमाणपत्र तयारी, व्यवस्थापन र वितरण गर्ने।
४. यस जिल्लाबाट नागरिकता जारी भएको व्यक्तिले सम्बन्धित वडा अध्यक्षको सिफारिश सहित नेपाली नागरिकताको प्रतिलिपिका लागि निवेदन दिएमा

प्रचलित कानून र गृहमन्त्रालयबाट जारी निर्देशिका बमोजिम नागरिकता को प्रतिलिपि तयारी, व्यवस्थापन र वितरण गर्ने।

५. तालुक निकाय वा अन्य निकाय कार्यालयबाट नागरिकता सम्बन्धी विषयमा सोधनी भएकोमा सोको जवाफ पठाउने।
६. नागरिकता सम्बन्धी अभिलेख खोजेका बखत उपलब्ध हुने गरी व्यवस्थित रूपमा राख्ने।
७. यस जिल्लाबाट जारी भएका नेपाली नागरिकता प्रमाणपत्रको सम्बन्धमा अन्यत्रबाट अभिलेख माग भई आएमा सो अभिलेख उपलब्ध गराउने र अन्य जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र जारी भई यस जिल्लामा बसाई सरी आएको नेपाली नागरिकले सम्बन्धित वडा अध्यक्षको सिफारिश सहित नेपाली नागरिकता प्रतिलिपिका लागि निवेदन दिएमा प्रचलित कानून बमोजिम सम्बन्धित जिल्लाबाट अभिलेख माग गर्ने।
८. नागरिकता सम्बन्धी अभिलेख व्यवस्थापन, प्रविष्टी तथा अद्यावधिक गर्ने।
९. नागरिकतासँग सम्बन्धित अन्य विविध कार्यहरू गर्ने।

मुद्दा तथा हातहतियार शाखाबाट सम्पादन हुने कार्यहरू

१. प्रचलित कानून बमोजिम दायर हुन आएका मुद्दाहरूमा प्रतिवादीलाई बयान गराई कानून बमोजिम पुर्पक्षका लागि पेश गर्ने।
२. मुद्दाको मिसिल तथा तत् सम्बन्धी अभिलेख व्यवस्थित र सुरक्षित तवरले राख्ने।
३. पुनरावेदन भएका मुद्दाको सम्बन्धमा सम्बन्धित अदालतबाट मिसिल, तायदांती लगायतका अन्य कुनै कागजातहरू माग भई आएमा सो विवरण तथा कागजात तयार गरी पठाउने।
४. यस कार्यालयबाट भए-गरेका फैसलाको नक्कल प्रति जिल्ला सरकारी वकिल कार्यालयमा पठाउने।
५. मुद्दाका प्रतिवादीलाई प्रचलित कानून र आदेश बमोजिम तारेख दिने।
६. मुद्दामा भएमा फैसला तथा आदेश बमोजिम कार्यान्वयन गर्न आवश्यक कार्य गर्ने।
७. प्रचलित कानून बमोजिम हातहतियार इजाजतपत्र नविकरण सम्बन्धी कार्यगर्ने।
८. इजाजत प्राप्त हातहतियारको अभिलेख व्यवस्थित, अद्यावधिक र सुरक्षित राख्ने।
९. व्यक्ति वा संस्थाले हातहतियार राख्ने प्रयोजनका लागि सम्बन्धित निकायको सिफारिश पत्र र आवश्यक कागजात संलग्न राखी यस कार्यालयमा निवेदन पेश गरेमा सुरक्षा संवेदनशीलता, औचित्यता र कागजी



प्रमाणलाई आधार मानी प्रचलित कानून बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय सहित सम्बन्धित निकायमा सिफारिश पठाउने।

१०. तालुक निकाय वा सम्बन्धित निकायबाट हातहतियार सम्बन्धी विवरण माग भई आएमा सो विवरण उपलब्ध गराउने।
११. प्रचलित कानून बमोजिम हातहतियारको अभिलेख हेरी लगत कट्टा गर्ने।
१२. मुद्दासँग सम्बन्धित अन्य विविध कार्यहरू गर्ने।

राहदानी तथा जिन्सी दर्ता शाखाबाट सम्पादन हुने कार्यहरू

१. राहदानीऐन, नियम र नीतिनिर्देशन बमोजिम साधारण राहदानी सिफारिश तथा वितरण द्रुत सेवा सिफारिश सम्बन्धी कार्य गर्ने।
२. राहदानीका लागि नागरिकताको आवश्यक अभिलेखहरू मागगर्ने र पठाउने।
३. राहदानी छपाई गर्न राहदानी विभागमा लैजाने तथा छपाई भएका राहदानीहरू सुरक्षित साथ ल्याउने कार्यमा सहयोग गर्ने र वितरण गर्ने।
४. राहदानी र राहदानीसँग सम्बन्धित विषयहरूमा सेवाग्राहीलाई परामर्श दिने।
५. कार्यालयको जिन्सीसामानको व्यवस्थापन, भण्डारण र संरक्षणगर्ने।
६. कार्यालयबाट खरिद भएका र अन्यत्रबाट हस्तान्तरणभई आएका जिन्सी सामानहरूको प्रचलित कानून बमोजिम दाखिला गरी जिन्सी किताबमा आम्दानी बाँध्ने।
७. बेकम्मा भएका र मर्मत हुन नसक्ने खालका खर्च भएर नजाने जिन्सी सामानहरूलाई कानून बमोजिम लिलाम विक्रिको प्रक्रिया अघि बढाउने।
८. राहदानी तथा जिन्सीसँग सम्बन्धित अन्य विविध कार्यहरू गर्ने।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाबाट सम्पादन हुने कार्यहरू:

१. राष्ट्रिय परिचयपत्र विवरण संकलन
२. राष्ट्रिय परिचयपत्र विवरण दर्ता
३. छापिएर आएको राष्ट्रिय परिचयपत्र वितरण

गुनासो सुनुवाई तथा अभिलेख व्यवस्थापन शाखाबाट सम्पादन हुने कार्यहरू

१. कार्यालयमा आएका सेवाग्राहीको गुनासो सुनुवाई गर्ने।
२. गुनासोको अभिलेख व्यवस्थापन गर्ने।
३. कार्यालयको गुनासो व्यवस्थापनका लागि हेल्पडेस्कमार्फत परामर्श दिने।
४. कार्यालयको सूचनाअधिकारी र लैंगिक सम्पर्कव्यक्ति मार्फत गुनासो सम्बोधन गर्ने व्यवस्था मिलाउने।

आर्थिक प्रशासन शाखाबाट सम्पादन हुने कार्यहरू

१. राजस्व, विनियोजन, धरौटीको आम्दानी, खर्चको श्रेस्ता राख्ने र सोको खर्चको फाँटबारी सम्बन्धित निकायमा पठाउने।
२. कार्यालयका तलव, भत्ताल गायतका आर्थिक दायित्वहरू भुक्तानी दिने।
३. कार्यालयको लेखापरीक्षण गराउने।
३. लेखापरीक्षणबाट औल्याइएका बेरुजु रकम असुल उपर गरी बेरुजु रकम फछ्यौट गर्ने- गराउने र बेरुजु फछ्यौटको लागि सम्बन्धित निकाय वा कर्मचारीले प्रमाण पेश गरेमा सम्परीक्षण गराउने।
४. तलवी प्रतिवेदन, बजेट सिट र वार्षिक आर्थिक विवरण तयार पार्ने।
५. भुक्तानी आदेश तयार पारी सम्बन्धित निकायमा पेश गर्ने।
६. द्वन्द पीडित, बाढी पीडित, आगलागी पीडित र वैदेशिक रोजगारमा मृत्यु हुने व्यक्तिको कानूनी हकदारलाई नियमानुसार राहत तथा क्षतिपूर्ती उपलब्ध गराउने।
७. विपद् बाट घटेकाघटनाहरूमा प्रचलित कानून र निर्देशिका बमोजिम राहत तथा क्षति पुर्ति वितरणका लागि पेश गर्ने।
८. आर्थिक प्रशासनसँग सम्बन्धित अन्य विविध कार्यहरू गर्ने।



३.५ कार्यरत कर्मचारीहरुको विवरण

जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको स्वीकृत संगठन संरचना कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रा.प. द्वितीय श्रेणीको स.प्र.जि.अ. -१, रा.प. तृतीय श्रेणीका प्रशासकीय अधिकृत २ लगायत विभिन्न सेवा, समूह र श्रेणीका गरी कुल २७ जना कर्मचारीहरुको दरवन्दी रहेको छ ।

| सिन | पद | नामथर | शाखा | सम्पर्कनम्बर |
|-----|-----------------------------------|--------------------------|---------------------------------|--------------|
| १ | प्रमुख जिल्ला अधिकारी | रमेश न्यौपाने | | 9854067777 |
| २ | स.प्रमुख जिल्ला अधिकारी | ऋद्धि प्रकाश सिटौला | | 9841373377 |
| ३ | प्रशासकीय अधिकृत | दुरदेव बराल | नागरिकता/स्थानीयप्रशासन | 9844018455 |
| ४ | प्रशासकीय अधिकृत | प्रनिसा घिसिङ | नागरिकता/स्था.प्रशासन/राहदानी | 9808045590 |
| ५ | नायव सुब्बा | गोविन्द प्रसाद कोइराला | मुद्दातथाहात हतियार शाखा | 9854041991 |
| ६ | नायव सुब्बा | नहकुल ढकाल | स्थानीय प्रशासन तथा शा.सु. शाखा | 9844043866 |
| ७ | कम्प्युटर अपरेटर | रविन्द्र गौतम | नागरिकता शाखा/सुचनाप्रविधि | 9840177327 |
| ८ | लेखापाल | कल्पना (भण्डारी) अधिकारी | आर्थिक प्रशासन शाखा | 9854057439 |
| ९ | खरिदार | गेहेन्द्र आचार्य | मुद्दा तथा हातहतियार शाखा | 9845233943 |
| १० | खरिदार | राजभाई थापा मगर | स्थानी यप्रशासन तथा शा.सु. शाखा | 9854043226 |
| ११ | हलुका सवारी चालक | कर्ण बहादुर देवकोटा | प्र.जि.अ. सवारी | 9841476080 |
| १२ | ह.स.चा. (करार) | राम कुमार थापा | सहायक प्र.जि.अ. सवारी | 9804828237 |
| १४ | सेवाकरार (का.स) | विक्रम थापा | प्र.जि.अ. सचिवालय | 9844226724 |
| १५ | सेवाकरार(का.स) | प्रकाश कुमार राई | नागरिकता शाखा | 9865119650 |
| १६ | सेवाकरार (काज) | विजय लामा | नागरिकता शाखा | 9844076018 |
| १७ | सेवाकरार (काज) | भावनाकार्की | राहदानी शाखा | 9860883548 |
| १८ | कार्यालय सहयोगी | होमनाथ घिमिरे | नागरिकता प्रतिलिपि शाखा | 9844253644 |
| १९ | कार्यालय सहयोगी | प्रकाश नेपाली | स्थानीय प्रशासन तथा शा.सु. शाखा | 9844092184 |
| २० | कार्यालय सहयोगी | साम्ब प्रसाद देवकोटा | नागरिकता शाखा | 9807818435 |
| २१ | सेवाकरार(का.स) | पार्वती कार्की | प्र.जि.अ. सचिवालय | 9844227203 |
| २२ | राष्ट्रिय परिचय पत्र दर्ता अपरेटर | मिथिला विष्ट | राष्ट्रिय परिचय पत्र शाखा | 9843553627 |
| २३ | राष्ट्रिय परिचय पत्र दर्ता अपरेटर | सन्त बहादुर स्याङ्तान | राष्ट्रिय परिचय पत्र शाखा | 9817646361 |
| २४ | राष्ट्रिय परिचयपत्र दर्ता सहयोगी | डण्ड बहादुर यस्माली | राष्ट्रिय परिचय पत्र शाखा | 9861844035 |

४. निकायबाट प्रदान गरिने सेवा, शाखा, जिम्मेवार अधिकारी सेवा प्राप्त गर्न लाग्ने दस्तुर

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सबै कागजातका सक्कल लिइ आउनुपर्ने ।

| सि.नं. | प्रदान गरिने सेवाहरु | सेवा प्रदान गर्ने शाखा | जिम्मेवार अधिकारी | सेवा लिन लाग्ने दस्तुर | लाग्ने समय |
|--------|--|------------------------|-------------------|-------------------------|----------------------|
| १ | वंशजका आधारमा नेपाली नागरिकता दिने (बाबु आमाको नागरिकता यसै जिल्लाको भएको, विवाहित महिला, बसाई सराई गरी आउने, कर्मचारी परिवार, पितृत्व मातृत्वको ठेगान नभएको, बाबु आमाको सम्बन्ध विच्छेद भएका सन्तान) | नागरिकता शाखा कोठा नं | प्रशासकीय अधिकृत | निवेदनमा रु.१०/-को टिकट | प्रमाण पूरा भएकै दिन |



| सि.नं. | प्रदान गरिने सेवाहरु | सेवा प्रदान गर्ने शाखा | जिम्मेवार अधिकारी | सेवा लिन लाग्ने दस्तुर | लाग्ने समय |
|--------|--|------------------------------|-------------------|--|----------------------|
| २ | वैवाहिक अंगिकृत नागरिकता दिने (नेपाली संग विवाह गरेकी विदेशी महिला) | नागरिकता शाखा कोठा नं | प्रशासकीय अधिकृत | निवेदनमा रु.१०/-को टिकट | प्रमाण पूरा भएकै दिन |
| ३ | नागरिकता परित्यागको जानकारी पुनः नेपाली नागरिकता कायम गरिदिने | नागरिकता शाखा कोठा नं | प्रशासकीय अधिकृत | निवेदनमा रु.१०/-को टिकट | प्रमाण पूरा भएकै दिन |
| ४ | नागरिकताको प्रतिलिपि दिने (सिन्धुलीबाट जारी नागरिकताको प्रतिलिपि, अन्य जिल्लाबाट बसाइसराइ गरी आएका, विवरण संशोधन गरी प्रतिलिपि, पतिको नाम राखी/हटाई प्रतिलिपि) | ना.प्रतिलिपि शाखा कोठा नं | प्रशासकीय अधिकृत | निवेदनमा रु.१३/-को टिकट | प्रमाण पूरा भएकै दिन |
| ५ | नयाँ प्रकृयाबाट नागरिकता जारी (अभिलेख झुत्रो भएको/फेला नपरेको/नष्ट भएको हकमा) | नागरिकता शाखा कोठा नं | प्रशासकीय अधिकृत | निवेदनमा रु.१० र रु १३/-को टिकट | प्रमाण पूरा भएकै दिन |
| ६ | साधारण राहदानी | राहदानी शाखा कोठा नं | प्रशासकीय अधिकृत | रु. ५,०००/- तर, १० वर्ष उमेर नपुगेकालाई रु. २५००/-हराएको, च्यातिएको, केरमेट भइ पुनः वनाउदारु.१०,०००/- | २५ दिन भित्र |
| ७ | द्रुत सेवाबाट राहदानी सिफारिस | राहदानी शाखा कोठा नं | प्रशासकीय अधिकृत | रु १० को टिकट | प्रमाण पूरा भएकै दिन |
| ८ | नाबालक परिचयपत्र (१६ वर्ष भन्दा कमउमेर) | स्थानीय प्रशासन शाखा कोठा नं | प्रशासकीय अधिकृत | निवेदनमा रु.१०/-को टिकट | प्रमाण पूरा भएकै दिन |
| ९ | संघ संस्था दर्ता, नविकरण, विधान संशोधन, विधानको प्रतिलिपि र शाखा खोल्ने स्वीकृती | स्थानीय प्रशासन शाखा कोठा नं | प्रशासकीय अधिकृत | निवेदनमा रु.१०/-को टिकट र दर्ता शुल्क रु. १०००/- नविकरण शुल्क रु. ५००/- (बिलम्ब शुल्क नियमानुसार) प्र.प.को प्रतिलिपि रु. ५०/- विधान प्रतिलिपि-प्रति पानाको रु. ३१- को टिकट | प्रमाण पूरा भएकै दिन |
| १० | सिफारिश गर्ने/प्रमाणित गर्ने (नाम, थर, उमेर फरक परेको सिफारिस, आदिवासी, जनजाति प्रमाणित, कुनै व्यहोरा प्रमाणित गर्ने) | स्थानीय प्रशासन शाखा कोठा नं | प्रशासकीय अधिकृत | निवेदनमा रु.१०/-को टिकट | |
| ११ | पत्रपत्रिका तथा छापाखाना दर्ता | स्थानीय प्रशासन शाखा कोठा नं | प्रशासकीय अधिकृत | नियमानुसार | |
| १२ | शान्ति सुरक्षाको निवेदन | स्थानीय प्रशासन शाखा कोठा नं | प्रशासकीय अधिकृत | निवेदनमा रु.१०/-को टिकट | प्रमाण पूरा भएकै दिन |
| १३ | विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि/अभिलेख लिने | स्थानीय प्रशासन शाखा कोठा नं | प्रशासकीय अधिकृत | निवेदनमा रु.१०/-को टिकट | प्रमाण पूरा भएकै दिन |
| १४ | कानून बमोजिम यस कार्यालयमा दर्ता | मुद्दा शाखा | प्रमुख जिल्ला | | |



| सि.नं. | प्रदान गरिने सेवाहरु | सेवा प्रदान गर्ने शाखा | जिम्मेवार अधिकारी | सेवा लिन लाग्ने दस्तुर | लाग्ने समय |
|--------|--|------------------------|-------------------|------------------------|------------|
| | हुन आएका मुद्दाहरु तोकिएको प्रकृयाबमोजिम दर्ता गरी बयान लिने, साक्षी बकपत्र गराउने, तारेख तोक्ने, पेशी तोक्ने, फैसलाभएपछि प्रतिलिपी दिने | शाखा कोठा नं | अधिकारी | | |

५. निर्णय गर्ने प्रक्रिया र अधिकारी

- प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भएबमोजिमका नेपाली नागरिकताको प्रमाण पत्र दिने, राहदानी सिफारिश गर्ने, प्रकृया पूरा गरी संस्थाको नवीकरण गर्ने जस्ता अधिकार प्राप्त निर्णयहरु सहायक प्रमुख जिल्ला अधिकारीर प्रशासकीय अधिकृतले गर्ने ।
- सहायक प्रमुख जिल्ला अधिकारीले पेश गरेका विषयहरु र कानूनले नै प्रमुख जिल्ला अधिकारीले दिनु पर्ने निर्णयहरुको सम्बन्धमा तोकिएको प्रकृया बमोजिम प्रमुख जिल्ला अधिकारीले निर्णय गर्ने ।

६. निर्णय उपर उजुरी सुन्ने अधिकारी

- कार्यालयले उपलब्ध गराउने सेवाका सम्बन्धमा:- सहायक प्रमुख जिल्ला अधिकारीले गरेको निर्णयमा प्रमुख जिल्ला अधिकारीले उजुरी सुन्ने । प्रमुख जिल्ला अधिकारीले गरेको मुद्दाका फैसलाका सम्बन्धमा चित्त नबुझेमा कानून बमोजिम पुनरावेदन गर्नुपर्ने ।
- सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम माग गरिने सूचना सम्बन्धमा:- सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ७ बमोजिम सूचना अधिकारीले सूचना उपलब्ध नगराएमा दफा ९ बमोजिम प्रमुख जिल्ला अधिकारीले उजुरी सुन्ने ।



७. सम्पादन गरेको कामको विवरण

जिल्ला प्रशासन कार्यालयबाट आ.व. २०७८/०७९ को असार महिना सम्ममा सम्पादन भएका कार्यहरूको प्रगति विवरण :

| क. स्थानीय प्रशासन शाखा | | | | |
|-------------------------|---|------------------------|--------------------|----|
| क्र.सं. | कार्यको विवरण | जेठ महिना सम्मको जम्मा | असार महिनाको जम्मा | कै |
| १ | संस्था दर्ता | १६ | ० | |
| २ | संस्था नविकरण | ११२ | ९ | |
| ३ | संस्था खारेजी | ० | १ | |
| ४ | नावालक परिचय पत्र | ८३ | ७ | |
| ५ | ठडो उजुरी तथा गुनासो | १२९ | ९ | |
| ६ | पत्रपत्रिका दर्ता | १ | ० | |
| ७ | छापाखाना दर्ता | ० | ० | |
| ८ | हातहतियार दर्ता | ० | ० | |
| ९ | हातहतियार नविकरण | २ | ९ | |
| १० | हातहतियार नामसारी | ० | ० | |
| ११ | भु.पु. सैनिक पेन्सन (सिफारिस) | ५४ | ५ | |
| १२ | जनजाती/दलित सिफारिस | १२६३ | ४१ | |
| १३ | विविध सिफारिस (नाम, थर र जन्म मिति प्रमाणित सहित) | २८६ | २६ | |

| ख. नागरिकता शाखा | | | | | | |
|------------------|---------------------------------------|-----------------|-------|--------------|-------|--------|
| क्र.सं. | कार्यको विवरण | जेठ महिनासम्मको | | असार महिनाको | | कैफियत |
| | | महिला | पुरुष | महिला | पुरुष | |
| १ | वंशजको आधारमा नयाँ नागरिकता वितरण | ६७६६ | ६२९० | ६३७ | ५४६ | |
| २ | बैबाहिक अंगिकृत नागरिकता वितरण संख्या | ० | | | | |
| ३ | जन्मको आधारमा नागरिकता वितरण संख्या | ० | ० | | | |
| ४ | प्रतिलिपी नागरिकता वितरण संख्या | ५०२९ | | ६१० | | |

| ग. राहदानी शाखा | | | | |
|-----------------|-------------------------|-------------------------------|-----------------------|--------|
| क्र.सं. | कार्यको विवरण | जेठ महिना सम्मको जम्मा संख्या | असार महिनाको (संख्या) | कैफियत |
| १ | साधारण राहदानी सिफारिस | ४९५८ | ५८८ | |
| २ | द्रुत राहदानी सिफारिस | १६३४ | ४ | |
| ३ | राहदानी वितरण | ३००२ | ३९५ | |
| ४ | वितरण हुन बाँकी राहदानी | MRP- २६५, e-Passport- २८३ | | |

| घ. मुद्दा शाखा | | | | |
|----------------|--|-----------------------|--------------------|--------|
| क्र.सं. | कार्यको विवरण | जेठ महिनासम्मको जम्मा | असार महिनाको जम्मा | कैफियत |
| १ | दर्ता भएका मुद्दा | ६६ | ९ | |
| २ | फैसला भएका मुद्दा | ५३ | ० | |
| ३ | गत आ.व. को जिम्मेवारी सरी आएका मुद्दा-३३ | | | |
| ४ | फैसला हुन बाँकी जम्मा, मुद्दा संख्या-५१ | | | |



| ड. राष्ट्रिय परिचय पत्र शाखा | | | | | | |
|------------------------------|-----------------------------------|-----------------------|-------|--------------|-------|--------|
| क्र.सं. | कार्यको विवरण | जेठ महिनासम्मको जम्मा | | असार महिनाको | | कैफियत |
| | | महिला | पुरुष | महिला | पुरुष | |
| १ | राष्ट्रिय परिचय पत्र दर्ता संख्या | ४०७७ | ६०४६ | ५४३ | १०४३ | |
| २ | राष्ट्रिय परिचय पत्र वितरण संख्या | ० | ० | ० | ० | |


| च. लेखा शाखा (राजस्व तर्फ) | | | | |
|----------------------------|--|----------------|-------------|----|
| क्र.सं. | कार्यको विवरण | जेठ महिना सम्म | असार महिना | कै |
| १ | संस्था दर्ता (नविकरण सहित) र हातहतियार नविकरण | ६,०००।- | - | |
| २ | राहदानी दस्तुर | १९,८१५,२००।- | २९,७५,०००।- | |
| ३ | अन्य प्रशासनीक दस्तुर | २५५,२००।- | २२,४५०।- | |
| ४ | प्रशासनीक दण्ड र जरिवाना | ४३५,९२९।- | - | |
| ५ | प्रशासनिक दण्ड जरिवाना र जफत | ४२४,८८६.६४ | ५,०००।- | |
| ६ | सरकारी सम्पतीको विक्रिबाट प्राप्त रकम | - | ५,०००।- | |
| ७ | बेरुजु असुली | - | - | |
| ८ | धरौटी | ३०३,९७५.०९ | ४,९२५,०००।- | |
| ९ | धरौटी फिर्ता | २,५०२,८०१।- | ७०,९६८।- | |
| १० | दैनिक प्रकोप (आगजनी, बाढी पहिरो, चट्याड) | ८०३,०००।- | २,०००,०००।- | |
| ११ | द्वन्द्व पीडित (अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता) | ६३०,०००।- | २७०,०००।- | |
| १२ | सडक दुर्घटनाको क्षतिपूर्ती वितरण | ११,५०,०००।- | - | |
| १३ | बैदेशिक रोजगारीमा मृतक क्षतिपूर्ती वितरण | १०,२६५,०९६.१ | २०९,१९५.२५ | |
| १४ | परीक्षा शुल्क | - | - | |

| छ. जिल्ला आपतकालिन कार्य संचालन केन्द्र | | | | |
|---|---|-----------------------|--------------------|-----|
| क्र.सं. | कार्यको विवरण | जेठ महिनासम्मको जम्मा | असार महिनाको जम्मा | कै. |
| १ | सवारी दुर्घटना मृत्यु | ३७ | २ | |
| २ | दैनिक प्रकोपबाट घाइते (आगजनी, बाढी पहिरो, चट्याड) | ६ | ३ | |
| ३ | दैनिक प्रकोपबाट मृत्यु (आगजनी, बाढी पहिरो, चट्याड,डुवी) | १२ | ३ | |
| ४ | आगोलागि घर संख्या | १८ | २ | |

| ज. आप्रवासी स्रोत केन्द्र | | | | | | |
|---------------------------|-------------------------------|-----------------------|-------|--------------|-------|--------|
| क्र.सं. | कार्यको विवरण | जेठ महिनासम्मको जम्मा | | असार महिनाको | | कैफियत |
| | | महिला | पुरुष | महिला | पुरुष | |
| १ | सूचना तथा परामर्श सेवा प्रदान | १२२४ | ३१६१ | ९१ | २५४ | |
| २ | कानूनी सहजीकरण | ५ | १५ | ० | १ | |

८. कार्यालय प्रमुख र सूचना अधिकारीकोनाम र पद

कार्यालय प्रमुख



श्री रमेश न्यौपाने
प्रमुख जिल्ला अधिकारी
सम्पर्क नम्बर 9854067777

सूचना अधिकारी



श्री ऋद्धि प्रकाश सिटौला
सहायक प्रमुख जिल्ला अधिकारी
सम्पर्क नम्बर 9854040256



९. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०५९
२. आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७
३. आवश्यक वस्तु संरक्षण ऐन २०१२
४. उपभोक्ता संरक्षण ऐन २०५४
५. कार्यस्थलमा हुने यौनजन्य हिंसा निवारण ऐन, २०७४
६. कालो बजार र केही अन्य सामाजिक अपराध र संज्ञाय ऐन, २०३२
७. खाद्य ऐन, २०२३
८. गृह प्रशासन सुदृढिकरण योजना, २०६८
९. गृह मन्त्रालय र अन्तर्गत कार्यरत कर्मचारीहरूको आचारसंहिता, २०६९
१०. जग्गा प्राप्ति ऐन २०३४
११. जलचर संरक्षण ऐन, २०१७
१२. दैवी प्रकोप उद्धार ऐन २०३९
१३. नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६८
१४. निजामति सेवा ऐन, २०४९
१५. निजामति सेवा नियमावली, २०५०
१६. नेपाल नागरिकता ऐन, २०६३
१७. नेपाल नागरिकता नियमावली २०६३
१८. प्रकोप पिडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०६४
१९. बालबालिकासम्बन्धि ऐन, २०४८ र नियमावली
२०. भ्रष्टाचार निवारण ऐन २०५९
२१. राहदानी ऐन २०७६
२२. राहदानी नियमावली २०६७
२३. लागु औषध (नियन्त्रण) ऐन २०३३
२४. विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६
२५. विपद् पूर्वतयारी र प्रतिकार्य योजना तर्जुमा मार्गनिर्देशन, २०६८
२६. विपद् जोखिम न्युनिकरण र व्यवस्थापन ऐन, २०७४
२७. संस्था दर्ता ऐन २०३४
२८. संस्था दर्ता नियमावली २०३४
२९. सार्वजनिक सुरक्षा ऐन २०४६
३०. सुशासन (व्यवस्थापन र संचालन) ऐन, २०६४
३१. सुशासन (व्यवस्थापन र संचालन) नियमावली, २०६५
३२. सूचनाको हक सम्बन्धी ऐन, २०६४
३३. सूचनाको हक सम्बन्धी नियमावली २०६५
३४. स्थानीय प्रशासन ऐन, २०२८

१०. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण

आम्दानीको विवरण

नेपाल सरकार
गृह मन्त्रालय
प्रशासन कार्यालय
जिल्ला प्रशासन कार्यालय, सिन्धुली (३३१९२२५०१)
राजस्व सम्बन्धी मासिक प्रतिवेदन
आ.प. २०७८/७९
मासिक: असार

| क्र.सं. | विवरण | अतिरिक्त प्रतिमा | घट्टा प्रतिमाको | व्याप्त | अन्य दायित्व हुन सक्ने भएमा |
|--------------|---|------------------|-----------------|---------------|-----------------------------|
| १ | १९९२२-सुरक्षाकोष/अन्य/अन्य/अन्य | ५,५० | ०,०० | ०,०० | |
| २ | १९९२२-सरकारी/सम्बन्धी/शिक्षा/प्रारम्भिक | ०,०० | ५,०००,०० | ५,०००,०० | |
| ३ | १९९२४-परीक्षा/अन्य | ३१०,०००.०० | -२०,०००.०० | ३१०,०००.०० | |
| ४ | १९९२७-सुरक्षा/अन्य | १९,८१५,२००.०० | २,९७५,०००.०० | २२,७९०,२००.०० | |
| ५ | १९९२९-अन्य/अन्य/अन्य/अन्य | २५५,२००.०० | २९,३५०.०० | २८४,५५०.०० | |
| ६ | १९९५७-सुरक्षा/अन्य/अन्य/अन्य | ६,०००.०० | ६५,०००.०० | ७१,०००.०० | |
| ७ | १९९९९-अन्य/अन्य/अन्य/अन्य | ३२९,८८५.६४ | ५,०००.०० | ३२९,८८५.६४ | |
| ८ | १९९९९-अन्य/अन्य/अन्य/अन्य | ०,०० | ०,०० | ०,०० | |
| कुल/सम्बन्धी | | २०,५३८,२८५.६४ | २,००९,३५०.०० | २२,५४७,६३५.६४ | ०.०० |

कुल आम्दानी: २२,५४७,६३५.६४
लो गभो, पैसा भण्डारण: २,००९,३५०.००
अन्य विवरण:

अन्य दायित्व हुन सक्ने भएमा
- विगत दायित्व हुन सक्ने रकम
- अन्य विवरण:

नोट:- २०७९ असार मसान्त सम्मको सम्मको विवरण मात्र समावेश गरिएको।



खर्चको विवरण

जिल्ला प्रशासन कार्यालय चालु खर्च

आर्थिक बर्ष:- २०७८/७९
 बजेट उपशीर्षक : जिल्ला प्रशासन कार्यालयहरू(३१४९२०१३)

| खर्च/वित्तीय सङ्केत नं | खर्च/वित्तीय सङ्केतको नाम | अन्तिम बजेट | यस महिना सम्मको निकास | गत महिना सम्मको खर्च | यस महिनाको खर्च | यस महिना सम्मको खर्च | पेस्की | पेस्की बाहेक खर्च रकम | बाँकी बजेट |
|------------------------|--|---------------|-----------------------|----------------------|-----------------|----------------------|--------|-----------------------|--------------|
| २१११ | पारिश्रमिक कर्मचारी | ९,४१०,०००.०० | ८,६८८,४९२.९० | ८,०७४,४०२.२० | ६९४,०८९.९० | ८,६८८,४९२.९० | ०.०० | ८,६८८,४९२.९० | ७२१,५०७.१० |
| २११२ | पोसाक | २००,०००.०० | १३०,०००.०० | १३०,०००.०० | ०.०० | १३०,०००.०० | ०.०० | १३०,०००.०० | ७०,०००.०० |
| २११३ | महंगी भत्ता | ४८०,०००.०० | ३५३,९३३.०० | ३२७,९३३.०० | २६,०००.०० | ३५३,९३३.०० | ०.०० | ३५३,९३३.०० | १२६,०६७.०० |
| २११४ | कर्मचारीको बैठक भत्ता | ७८,०००.०० | ५५,५००.०० | ५५,५००.०० | ०.०० | ५५,५००.०० | ०.०० | ५५,५००.०० | २२,५००.०० |
| २११५ | अन्य भत्ता | ३२६,०००.०० | ३१८,९६९.०० | २५,३१०.०० | २९३,६५९.०० | ३१८,९६९.०० | ०.०० | ३१८,९६९.०० | ७,०३१.०० |
| २१२२ | योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोष खर्च | १५,०००.०० | १३,३०९.२० | १०,०२९.८० | २,२७९.४० | १३,३०९.२० | ०.०० | १३,३०९.२० | १,६९०.८० |
| २१२३ | योगदानमा आधारित बीमा कोष खर्च | २६,०००.०० | ७३,०२७.०० | ६७,८२७.०० | ५,२००.०० | ७३,०२७.०० | ०.०० | ७३,०२७.०० | २२,९७३.०० |
| २२११ | भौती तथा विद्युती | ५७०,०००.०० | ५७४,४३९.९५ | २२५,७७३.९५ | ३४८,६६६.०० | ५७४,४३९.९५ | ०.०० | ५७४,४३९.९५ | ४,५६०.०५ |
| २२१२ | संचार महसुल | १७०,०००.०० | १४९,६९५.०० | १०२,९९५.०० | ४७,७००.०० | १४९,६९५.०० | ०.०० | १४९,६९५.०० | २०,३०५.०० |
| २२२२ | दुधन (कार्यालय प्रयोजन) | ७३९,०००.०० | ७३६,४७९.९६ | ५२३,६०७.९६ | २१२,८७२.०० | ७३६,४७९.९६ | ०.०० | ७३६,४७९.९६ | २,५२०.०४ |
| २२२३ | सवारी साधन मर्मत खर्च | ६६५,०००.०० | ५६४,५४८.५० | १०२,३९७.५० | ३८६,२३९.०० | ५६४,५४८.५० | ०.०० | ५६४,५४८.५० | १००,४५१.५० |
| २२२४ | विमा तथा गवीकरण खर्च | ७५,०००.०० | ७५,०००.०० | ७५,०००.०० | ०.०० | ७५,०००.०० | ०.०० | ७५,०००.०० | ०.०० |
| २२२५ | मेथिनरी तथा औजार मर्मत शम्भार तथा सञ्चालन खर्च | १३५,०००.०० | १२९,७९३.०० | ८९,९३८.०० | ४९,८५५.०० | १२९,७९३.०० | ०.०० | १२९,७९३.०० | ५,२०७.०० |
| २२२६ | निर्मित सार्वजनिक सम्पत्तिको मर्मत शम्भार खर्च | १८०,०००.०० | १७७,५००.५२ | १७७,५००.५२ | ०.०० | १७७,५००.५२ | ०.०० | १७७,५००.५२ | २,४९९.४८ |
| २२२७ | अन्य सम्पत्तिको संचालन तथा शम्भार खर्च | ५९,०००.०० | ५०,८२०.०० | ४९,८९०.०० | ९,०००.०० | ५०,८२०.०० | ०.०० | ५०,८२०.०० | ८,१८०.०० |
| २२३१ | मसलन्द तथा कार्यालय सामग्री | ८१९,०००.०० | ७८४,६७०.३० | ५५०,९९०.३० | २८०,०९०.०० | ८३९,०००.३० | ०.०० | ८३९,०००.३० | २०,०००.०० |
| २२३४ | दुधन - अन्य प्रयोजन | ५०,०००.०० | ३९,८२५.०० | ३९,८२५.०० | २८,८००.०० | ३९,८२५.०० | ०.०० | ३९,८२५.०० | १०,१७५.०० |
| २२३५ | घण्टाघर, छापाई तथा सूचना प्रकल्पन खर्च | ९०,०००.०० | ५३,३३०.०० | ०.०० | ७०,०००.०० | ७०,०००.०० | ०.०० | ७०,०००.०० | ८३,०००.०० |
| २२४१ | अन्य सेवा मुलक | २,९२९,०००.०० | २,८८३,०७०.०० | २,०२९,३२९.०० | १६३,७४१.०० | २,८८३,०७०.०० | ०.०० | २,८८३,०७०.०० | ४४५,९३०.०० |
| २२४२ | कार्यक्रम खर्च | ३६६,०००.०० | ३४८,५५५.०० | ३१५,०५५.०० | ३३,५००.०० | ३४८,५५५.०० | ०.०० | ३४८,५५५.०० | १७,४४५.०० |
| २२४३ | विशेष कार्यक्रम खर्च | २३४,०००.०० | २९,०००.०० | २८,०००.०० | ९,०००.०० | २९,०००.०० | ०.०० | २९,०००.०० | २३५,०००.०० |
| २२६१ | अनुगमन, मुल्यांकन खर्च | ४८५,०००.०० | ४५८,०००.०० | ३९६,६००.०० | ६१,४००.०० | ४५८,०००.०० | ०.०० | ४५८,०००.०० | २९,०००.०० |
| २२६२ | धमज खर्च | ६६७,०००.०० | ६५२,२००.०० | ६२०,०००.०० | ८०,२००.०० | ६५२,२००.०० | ०.०० | ६५२,२००.०० | १४४,८००.०० |
| २२७१ | विशेष खर्च | १,२७५,०००.०० | १,२२८,७०५.०० | ५४८,९९५.०० | ६८०,५९०.०० | १,२२८,७०५.०० | ०.०० | १,२२८,७०५.०० | ४६,२९५.०० |
| २७११ | सामाजिक सुरक्षा | ९९४,०००.०० | ८६४,०००.०० | ५९४,०००.०० | २७०,०००.०० | ८६४,०००.०० | ०.०० | ८६४,०००.०० | १३०,०००.०० |
| | कुल जम्मा | २०,३९९,०००.०० | १८,९०९,७४९.७३ | १४,४९२,५९३.४३ | ३,६०९,२२८.३० | १८,९०९,७४९.७३ | ०.०० | १८,९०९,७४९.७३ | २,२९७,२५०.२७ |
| | अन्तिम बजेटको तुलना (%प्रतिशतमा) | | | | | | | | |

आर्थिक बर्ष:- २०७८/७९
 बजेट उपशीर्षक : जिल्ला प्रशासन कार्यालयहरू(३१४९२०१३)

| खर्च/वित्तीय सङ्केत नं | खर्च/वित्तीय सङ्केतको नाम | अन्तिम बजेट | यस महिना सम्मको निकास | गत महिना सम्मको खर्च | यस महिनाको खर्च | यस महिना सम्मको खर्च | पेस्की | पेस्की बाहेक खर्च रकम | बाँकी बजेट |
|------------------------|--------------------------------------|--------------|-----------------------|----------------------|-----------------|----------------------|--------|-----------------------|------------|
| ३१२२ | मेथिनरी तथा औजार | ५८०,०००.०० | ५०२,५४०.०० | १५८,५३९.०० | ३४४,००१.०० | ५०२,५४०.०० | ०.०० | ५०२,५४०.०० | ७७,४६०.०० |
| ३१२३ | फर्निचर तथा फिक्सर्स | २००,०००.०० | १९९,२९५.०० | १९९,२९५.०० | ०.०० | १९९,२९५.०० | ०.०० | १९९,२९५.०० | ७,७०५.०० |
| ३१५९ | अन्य सार्वजनिक निर्माण | ५००,०००.०० | ४८५,७८४.७० | ४८५,७८४.७० | ०.०० | ४८५,७८४.७० | ०.०० | ४८५,७८४.७० | १४,२१५.३० |
| ३१७९ | पूँजीगत सुधार खर्च सार्वजनिक निर्माण | २००,०००.०० | १८७,८८७.०० | ०.०० | १८७,८८७.०० | १८७,८८७.०० | ०.०० | १८७,८८७.०० | १२,११३.०० |
| | कुल जम्मा | १,४८०,०००.०० | १,३७५,४२६.७० | ८४३,६३८.७० | ५३४,८८८.०० | १,३७५,४२६.७० | ०.०० | १,३७५,४२६.७० | १०४,५७३.३० |
| | अन्तिम बजेटको तुलना (%प्रतिशतमा) | | | | | | | | |



आर्थिक वर्ष: २०७८/७९
बजेट उपशीर्षक: राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण [३१४००१०३३]

| खर्च/वित्तीय सङ्केत नं | खर्च/वित्तीय सङ्केतको नाम | अन्तिम बजेट | यस महिना सम्मको निकास | गत महिना सम्मको खर्च | यस महिनाको खर्च | यस महिना सम्मको खर्च | पेसकी | पेसकी बाहेक खर्च रकम | बाँकी बजेट |
|------------------------|--|-------------|-----------------------|----------------------|-----------------|----------------------|-------|----------------------|------------|
| २२५१२ | सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च | १५०,०००.०० | ८२,७९७.०० | ०.०० | ८२,७९७.०० | ८२,७९७.०० | ०.०० | ८२,७९७.०० | ६७,२०३.०० |
| | कुल जम्मा | १५०,०००.०० | ८२,७९७.०० | ०.०० | ८२,७९७.०० | ८२,७९७.०० | ०.०० | ८२,७९७.०० | ६७,२०३.०० |
| | अन्तिम बजेटको तुलना (%प्रतिशतमा) | | | | | | | | |

आर्थिक वर्ष: २०७८/७९
बजेट उपशीर्षक: राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण [३१४००१०३३]

| खर्च/वित्तीय सङ्केत नं | खर्च/वित्तीय सङ्केतको नाम | अन्तिम बजेट | यस महिना सम्मको निकास | गत महिना सम्मको खर्च | यस महिनाको खर्च | यस महिना सम्मको खर्च | पेसकी | पेसकी बाहेक खर्च रकम | बाँकी बजेट |
|------------------------|--|-------------|-----------------------|----------------------|-----------------|----------------------|-------|----------------------|------------|
| २२५१२ | सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च | १५०,०००.०० | ८२,७९७.०० | ०.०० | ८२,७९७.०० | ८२,७९७.०० | ०.०० | ८२,७९७.०० | ६७,२०३.०० |
| | कुल जम्मा | १५०,०००.०० | ८२,७९७.०० | ०.०० | ८२,७९७.०० | ८२,७९७.०० | ०.०० | ८२,७९७.०० | ६७,२०३.०० |
| | अन्तिम बजेटको तुलना (%प्रतिशतमा) | | | | | | | | |

नोट:- २०७९ असार मसान्त सम्मको सम्मको विवरण मात्र समावेश गरिएको।

राष्ट्रिय परिचयपत्र खर्च

आर्थिक वर्ष: २०७८/७९
बजेट उपशीर्षक: राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग [३१४००१०११३]

| खर्च/वित्तीय सङ्केत नं | खर्च/वित्तीय सङ्केतको नाम | अन्तिम बजेट | यस महिना सम्मको निकास | गत महिना सम्मको खर्च | यस महिनाको खर्च | यस महिना सम्मको खर्च | पेसकी | पेसकी बाहेक खर्च रकम | बाँकी बजेट |
|------------------------|---|--------------|-----------------------|----------------------|-----------------|----------------------|-------|----------------------|--------------|
| २२१३४ | कार्यकारीको बैठक भत्ता | २२,०००.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | ०.०० | २२,०००.०० |
| २२२२९ | मेसिनरी तथा औजार मर्मत सम्भार तथा संचालन खर्च | ४३,०००.०० | ४३,०००.०० | ०.०० | ४३,०००.०० | ४३,०००.०० | ०.०० | ४३,०००.०० | ०.०० |
| २२३१९ | मसलन्द तथा कार्यालय सामग्री | १४०,०००.०० | १३९,९८५.०० | ६५,६२५.०० | ५४,३६०.०० | १३९,९८५.०० | ०.०० | १३९,९८५.०० | २५.०० |
| २२४१९ | अन्य सेवा शुल्क | १,०२५,०००.०० | ९७६,८००.०० | ८२७,२००.०० | १३९,६००.०० | ९७६,८००.०० | ०.०० | ९७६,८००.०० | ४८,२००.०० |
| २२५२२ | कार्यक्रम खर्च | १,८५०,०००.०० | ७८०,५५७.०० | ५३९,४८३.०० | २४९,०७४.०० | ७८०,५५७.०० | ०.०० | ७८०,५५७.०० | १,०६९,४४३.०० |
| २२६११ | अनुगमन, मुल्यांकन खर्च | १२५,०००.०० | १२२,५५०.०० | १९,९५०.०० | ८९,६००.०० | १२२,५५०.०० | ०.०० | १२२,५५०.०० | ३,४५०.०० |
| २२७११ | शिपिङ खर्च | १२०,०००.०० | ८८,९९६.०० | ९,९२०.०० | ७८,९९६.०० | ८८,९९६.०० | ०.०० | ८८,९९६.०० | ३१,००४.०० |
| | कुल जम्मा | ३,३१५,०००.०० | २,९५०,०००.०० | १,४९४,९६०.०० | ६५५,८३०.०० | २,९५०,०००.०० | ०.०० | २,९५०,०००.०० | ३,३६४,९९९.०० |
| | अन्तिम बजेटको तुलना (%प्रतिशतमा) | | | | | | | | |

नोट:- २०७९ असार मसान्त सम्मको सम्मको विवरण मात्र समावेश गरिएको।



११. सार्वजनिक निकायको वेभसाईट भए सोको विवरण


- वेभसाईट daosindhuli.moha.gov.np, इमेल:cdosindhuli@gmail.com, फेसबुक पेज: facebook/daosindhuli, सम्पर्क नम्बर ०४७-५२०६१०

१२. सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय

- आ.व. २०७८/०७९ को साउनदेखि हालसम्म यस कार्यालयमा कुनै सूचना माग नभएको।

१३. सूचनाहरु अन्य निकायबाट प्रकाशन भएको वा हुने भए सोको विवरण

- गृह मन्त्रालय
- मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश, हेटौडा
- आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेश, हेटौडा


प्रकाश सिताला
सहायक सहाय जिल्ला अधिकारी